


आर्थिक वर्ष २०७९।०८०

मल्लरानी गाउँपालिका अध्यक्ष श्री कृष्ण बहादुर खड्काले
दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा पेश गर्नुभएको



मल्लरानी गाउँपालिका प्यूठानको
नीति तथा कार्यक्रम



मल्लरानी गाउँपालिका

खलंगा प्यूठान

लुम्बिनी प्रदेश, नेपाल

मिति २०७९ असार ०८ गते

मल्लरानी गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो अधिवेशनका
प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुखज्यू,
अतिथि प्रमुख जिल्ला अधिकारीज्यू, सुरक्षा निकायका प्रमुखज्यूहरु,
जिल्लास्थित सबै कार्यालका प्रमुखज्यूहरु,
उपाध्यक्षज्यू,
गाउँसभाका सदस्यज्यूहरु,
सम्पूर्ण राजनैतिक दलका प्रतिनिधिज्यूहरु,
सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, संचारकर्मी मित्रहरु, समाजसेवी, बुद्धिजीवि तथा उपस्थित सम्पूर्ण
महानुभावहरु ।

नेपालको संविधान जारी पश्चात संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको राज्यको संरचनाको व्यवस्था संगै स्थानीय तहको रूपमा मल्लरानी गाउँपालिकाको स्थापना वि.सं २०७३ फाल्गुण २७ गते भइ स्थानीय सरकारको रूपमा काम गर्दै आइरहेको छ । संवैधानिक व्यवस्था अनुरूप स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँसभामा रहने व्यवस्था अनुरूप म मल्लरानी गाउँपालिकाको दोस्रो गाउँ सभाको प्रथम अधिवेशनमा आ.व २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु ।

सम्बत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामीहरुलाई मतदान मार्फत निर्वाचित गर्नुहुने सम्पूर्ण मल्लरानीवासी आमा बुवा, दाजुभाइ तथा दिदीवहिनीहरु लगायत सबैमा हार्दिक धन्यवाद प्रकट गर्दछु । यस अवसरमा म वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली समाजको युगान्तकारी परिवर्तनमा उहाँहरुले पुर्याउनु भएको योगदानको स्मरण गर्न चाहन्छु ।

स्थानीय तहले नेपाल सरकार र प्रदेश सरकारको विकास सम्बन्धी लक्ष्य, उद्देश्य प्राप्त गर्न समन्वय, सहयोग र सहकार्य गर्दै स्थानीय अर्थतन्त्रको विकास र विस्तारबाट समृद्धिको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ । विकास निर्माणका साधन स्रोतको बढोत्तरी, सेवा प्रदायक निकायहरुमा सहज पहुँचसंगै निकायगत अन्तर समन्वय र साझेदारीमा हाम्रो महत्वपूर्ण भूमिका रहन्छ । यसर्थ हामीले नेपाल सरकार तथा प्रदेश तहको योजना तथा नीति संगै यस गाउँपालिकाले नीति, योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्दै आएका छौं ।

विकास र सुशासन अभिवृद्धि गर्दै प्रभावकारी सेवा प्रवाहको आधार केन्द्रविन्दुको रूपमा स्थापना गर्दै जनतालाई पुर्याउनु पर्ने कृषि, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी तथा सरसफाइ लगायतका सार्वजनिक सेवा सुविधाको प्रत्याभूति दिन हाम्रो महत्वपूर्ण भूमिका रहन्छ । यसका लागि सरकारी, निजी, गैरसरकारी,

सामुदायिक क्षेत्र सँग साझेदारी र सहकार्यको अपेक्षा राखेका छौं। शान्ति सुरक्षा, रोजगारी अभिवृद्धि, सामाजिक सुरक्षा र मानव संशाधनको क्षमता विकासमा सहयोगी भूमिका निर्वाह गर्दै स्थानीय सरकारको संयन्त्रबाट प्रवाह हुने सेवालाइ समावेशी, व्यवसायिक, प्रतिस्पर्धी, सेवामुखी र स्वावलम्बी बनाउँदै स्थानीय सरकारको सुशासनको संस्थागत विकासमा हामी प्रतिबद्ध छौं ।

आदरणीय, गाउँ सभाका सदस्यज्यूहरू,

अब म विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि गरिएका महत्वपूर्ण प्रयास, अवसर र चुनौतीहरूको बारेमा उल्लेख गर्न चाहन्छु ।

महत्वपूर्ण प्रयासहरू :

- गाउँपालिकालाई विधि सम्मत ढंगले अधि बढाउन स्थानीय कानूनहरूको महत्वपूर्ण भूमिका रहेको छ सोका लागि गाउँपालिकाले हाल सम्म कार्यक्रम संचालनमा सहजता ल्याउन ६८ वटा स्थानीय कानून तयार गरि कार्यान्वयन गरेकोछ ।
- गाउँपालिकाको ५ वर्षे आवधिक योजना निर्माण भएको छ ।
- गाउँपालिका अन्तरगत मर्मत गर्नुपर्ने योजनाहरूको मर्मत संभार कोष स्थापना गरी सडक मर्मत संभार गर्ने गरिएको छ ।
- गाउँपालिकाका वडाहरूमा विषयगत क्षेत्रहरूको प्रतिशत निर्धारण गरी बजेट सिमा निर्धारण गर्ने गरिएको छ ।
- एउटा वडामा कम्तिमा २ लाख वरावरको १ वटा योजना श्रममुलक गर्ने गरी सुरुवात गरिएको छ ।
- योजना कार्यान्वयनलाइ सहज तथा अपनत्व सिर्जना गर्नका लागि टोल विकास संस्थाहरू गठन गरिएको र कम्तिमा १ वटा योजना टोल विकास संस्था मार्फत संचालन गर्न शुरुवात गरिएको छ ।
- गाउँपालिकामा मौजुदा गैर सरकारी संस्थाका कार्यक्रमहरू गाउँ सभाबाट स्वीकृत गरी संचालन गर्नु पर्ने व्यवस्था गरिएको छ ।
- गाउँपालिकामा भए गरेका क्रियाकलापहरूमा पारदर्शिता कायम गर्नका लागि सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र प्रगति समिक्षा कार्यक्रम गरी प्रगति समिक्षा, वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका पुस्तक प्रकाशन गरिएको छ ।
- योजना संचालनका लागि गठन गरिएका उपभोक्ता समितिसंग योजना सम्झौता गर्नका लागि घुम्ति शिविर संचालन गरिएको छ ।
- गाउँपालिकाको पाँच वर्षमा जम्मा ३५८१.५ मिटर सिचाइ कुलो निर्माण र मर्मत गरीएको छ ।

- यातायातलाइ सहज बनाउनका लागि गाउँपालिकाका सबै वडाहरुमा गरी पाँच वर्षमा कुल जम्मा ५.४ कि.मी. घोरेटो बाटो, १०.१९ कि.मी. मो.बा. निर्माण भएको र १२.१७ कि.मी. बाटो स्तरोन्नति गरीएको छ ।
- गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापन गरिएको छ ।
- मेड्पा कार्यक्रम मार्फत १३९ जना नयाँ उद्यमी सिर्जना गरिएको साथै उद्यमीहरुको माग वमोजिम सिप विकास तालिम प्रदान गरिएको छ । त्यस्तै गरी ११८ जनालाइ विभिन्न प्रविधि हस्तान्तरण गरिएको छ ।
- लैङ्गिक हिंसा पीडित महिला तथा किशोर किशोरीहरुलाइ सुरक्षित आश्रय स्थलको व्यवस्थापन तथा प्रयोगको सुरुवात भइसकेको छ ।
- स्थानीय स्तरका पर्यापर्यटन, धार्मिक स्थल, कला संस्कृतिलाई उजागर गर्दै प्राकृतिक स्रोतहरुको संरक्षण, संवर्द्धन र सदुपयोगका लागि गाउँपालिकाले आफ्नो भूमिकालाई सशक्त ढंगले स्थापना गर्ने प्रयत्न गर्दै आएको व्यहोरा अवगत गराउन चाहान्छु । भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र वन तथा वातावरणका सवालहरु पूर्ण रुपमा सम्बोधन भईनसकेको अवस्थामा उक्त सवालमा गाउँपालिकाको प्रयास निरन्तर भईरहने प्रतिवद्धता यस सभामा गर्न चाहन्छु ।

आदरणीय गाउँसभा सदस्यज्यूहरु,

अब म मल्लरानी गाउँपालिकामा कार्यक्रम संचालन गर्दा भोग्नु परेका समस्या तथा चुनौतीहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु ।

- प्रथम चौमासिक भित्र सबै वडाहरुमा नै उपभोक्ता समितिसंग सम्झौता गर्ने काम गरिए पनि उपभोक्ताले समयमा नै काम शुरु नगर्ने, काम शुरु गरे पनि समयमै भुक्तानी माग नगर्ने हुँदा तोकिएको समयमा भौतिक तथा वित्तीय प्रगति हासिल गर्न नसकिएको अवस्था छ ।
- साना तथा टुक्ने योजना बढि हुने कारणले गर्दा पनि आशातित सफलता हासिल हुन सकेको छैन ।
- रोजगारी श्रृजना हुने खालका विभिन्न सिप विकास तालिमका लागि दरखास्त आव्हान गरिए पनि सरोकारवालाहरुले सो सम्बन्धमा ध्यान नदिएको अवस्था छ ।
- कतिपय समयमा प्राकृतिक विपत्ती, महामारी जस्ता समस्याहरुले गर्दा भैपरी आउने खर्च बढी देखिएर अन्य विकासका कामहरु गर्न बाधा पुगेको देखिन्छ ।

- यी समस्याका अतिरिक्त कोभिड १९ ले निम्त्याएको वृहत बेरोजगार जनशक्तिलाई रोजगारी उपलब्ध गराउन कृषि र पशुपालन जस्ता क्षेत्रलाई व्यवसायीकरण तर्फ उन्मुख गराउन श्रममुलक आयोजना संचालनलाई प्राथमिकता दिंदै अनेकौ समस्या र चुनौतीहरुका बावजूद पनि अगाडि बढिरहेको अवस्था हामी सबैमा अवगत नै छ ।

आदरणीय, गाउँ सभाका सदस्यज्यूहरु,

अव म मल्लरानी गाउँपालिकाले आ.ब.२०७९।०८० नीति तथा कार्यक्रम तर्जुमा गर्दा लिएका आधारहरु प्रस्तुत गर्दछु ।

- नेपालको संविधानका प्रस्तावना मौलिक हक राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु,
- नेपालको संविधानको स्थानीय आर्थिक कार्य प्रणाली एवम् एकल तथा साझा अधिकारका सूचीहरु
- स्थानीय सरकार संचालन ऐन २०७४,
- नेपालले अन्तर्राष्ट्रिय जगतमा जनाएका विभिन्न प्रतिबद्धताहरु,
- संघीय सरकारको आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताहरु,
- संघीय सरकार र प्रदेश सरकारले अवलम्बन गरेका आर्थिक तथा वित्तीय नीतिहरु,
- मल्लरानी गाउँपालिकाको आवधिक योजनाले तय गरेका प्राथमिकताहरु,
- स्थानीय तह स्व-मूल्यांकनका आधारहरु,
- स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधिका आधारहरु,
- विगतका आर्थिक वर्षमा गाउँपालिकाले तयार पारेका नीति, कार्यक्रम तथा योजनाहरु,
- विकासका समसामयिक मुद्दाहरु: दिगो विकास सम्बन्धी नीति, जलवायु परिवर्तन र विपद् व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैंगिक सशक्तिकरण र समावेशी विकास, बाल मैत्री स्थानीय शासन, उर्जा संकट लगाएका सम्बन्धित विषयहरु ।
- गाउँ कार्यपालिका तथा गाउँसभाका निर्णयहरु ।

आदरणीय, गाउँ सभाका सदस्यज्यूहरु,

अव म आ .व . २०७८।०७९ मा गरेका मुख्य मुख्य कार्यहरुको संक्षिप्त समिक्षा गर्न चाहन्छु ।

१. मल्लरानी गाउँपालिका वडा नं ४ स्थित खलंगामा १५ शैयाको आधारभूत अस्पताल निर्माण कार्यको सुरुवात भइसकेको छ ।
२. उज्यालो मल्लरानी कार्यक्रम अन्तरगत गाउँपालिकाको प्राथमिकतामा रहेको फुसको छाना विस्थापन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
३. मल्लरानी गाउँपालिकाको पहिचानको रूपमा रहेको मल्लरानी पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका र नेपाल सरकारको साझेदारीमा पिकनिक स्थल, पोखरी, पार्किङ स्थल, बाल उद्यान (चिल्ड्रेन पार्क), बङ्कर, शौचालय र सिढी लगाएतका संरचना निर्माण भइरहेकोछ । साथै यस

कार्यका लागि स्थानीय बासीहरू समेत लगानी गर्न इच्छुक रहेकोले विकास प्रेमी व्यक्तिहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

४. सीमित श्रोत साधनका बावजूद जनतालाई खानेपानीको पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाबाट लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा वडा नं. ४ मा झिमरुक मल्लरानी लिफ्ट खानेपानी र वडा नं. ३ मा दोमाई खोला लिफ्ट खानेपानी योजना अन्तिम चरणमा पुगेकोछ साथै वडा नं. ३ को खरिकापाटा दोभान लिफ्ट खानेपानी यसै वर्ष संचालन गर्ने योजना रहेको छ ।
५. नेपाल सरकारको समपुरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा मल्लरानी पर्यटकीय मार्ग स्तरोन्नतीको कार्य अन्तिम चरणमा पुगेको छ । यस गाउँपालिकाको सबै भन्दा विकट रहेको वडा नं. १ मा गत आ.व. देखि लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा मर्कावाङ्ग सोलहाल्ना गोयलछेडी सडक स्तरोन्नती गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । झिम्रुक पाण्डेडाँडा गुठकसेरी सडक स्तरोन्नतिको काम यस आ.व मा सुरुवात गरिएको छ ।
६. जेष्ठ नागरिक अपांगता परिचय पत्र वितरण गर्ने कार्य निरन्तर भइरहेको र उपभोक्ता समितिको क्षमता विकास तथा योजना सम्झौता गर्ने कार्य सम्बन्धित वडाहरूमा घुम्टि शिविर मार्फत सम्पन्न गरिएको छ ।
७. मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत २३ विद्यालयका २०० जना विपन्न विद्यार्थी लाइ छात्रवृत्ति प्रदान गरीएको छ । ४ वटा विद्यालयहरूमा रंगरोगन, १ वटा अपाङ्ग आवास गृहमा रंगरोगन, ४ वटा विद्यालयहरूमा शौचालय निर्माण, १० वटा विद्यालयहरूमा घेराबार, पर्खाल निर्माण, ३ वटा विद्यालयहरूमा ईन्टरनेट जडान गरीएको छ ।
८. निर्माण कार्यलाई प्रभावकारी र गुणस्तरीय बनाउन सार्वजनिक खरीद कार्यलाई विद्युतीय प्रणालीद्वारा प्रतिस्पर्धी र पारदर्शी बनाई निर्माण कार्यहरू संचालन गरिएको छ र अनुगमन कार्यलाई प्रभावकारी बनाइएको छ ।
९. नेपाल सरकार सशर्त अनुदान तर्फ गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत ८० जना नयाँ उद्यमी सिर्जना गरि ५९ जनालाइ प्रविधि हस्तान्तरण गरिएको र पुराना ५४ जनालाइ स्तरोन्नति गरिएको छ ।
१०. वडा कार्यालय तर्फ संचालन हुने गरी स्वीकृत भएका सडक, खानेपानी, सिंचाइ कुलो र अन्य योजनाहरू सम्पन्न गरिएको छ ।
११. प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १३८ जना सूचिकृत बेरोजगारहरूले न्यूनतम १०० दिनको रोजगारीको प्रत्याभूति गर्दै ८५ वटा योजनामा संलग्न भएका छन् । त्यस्तै गरी आ व २०७९।८० को लागि मल्लरानी गाउँपालिका अन्तरगतका सबै वडामा जम्मा गरी ६६२ जना बेरोजगार व्यक्तिहरू सूचिकृत भएका छन् ।

१२. शिक्षा तर्फका प्र.अ., शिक्षक र विद्यार्थी प्रोत्साहन, प्रविधि मैत्री विद्यालय, खेलकुद, विद्यालय रंग रोगन, विद्यालय मर्मत तथा कक्षा कोठा निर्माण, लगायतका भौतिक संरचनाका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
१३. सामुदायिक विद्यालयहरूको विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भइ विद्यालय संचालन, रेखदेख र व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ ।
१४. जेष्ठ नागरिक, संरक्षक तथा सरोकारवाला विच अन्तरकृया कार्यक्रम, महिला समिति संस्थाका सदस्यहरूलाई आधारभूत तालिम, जेष्ठ नागरिक दिवस, लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान, अन्तराष्ट्रिय अपांगता दिवस र महिला दिवस कार्यक्रम, महिला सिप विकास तालिम, जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएका छन् ।
१५. एक वर्षे हिउदे घाँसको बिउ बितरण, पशु स्वास्थ्य शिविर, व्यवसायिक बंगुर पालन कृषकहरूलाई खोर सुधार कार्यक्रम, व्यवसायिक बाखा पालक कृषकका लागि खोर सुधार कार्यक्रम, बहुवर्षिय घासको बिउ सेट्स, बाखा पालक किसानलाई तालिम, विभिन्न खोप खरिद तथा वितरण, सिडलेस किम्बुको बिरुवा बितरण, मिनिरल ब्लक बितरण, लागत साझेदारीमा बाखा प्रबर्द्धन कार्यक्रम, बाखाको साना व्यवसायिक कृषि उत्पादन (पकेट) क्षेत्र विकास कार्यक्रम, पशुमा कृतिम गर्भाधान लगायतका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
१६. स्काउटको सहकार्यमा समाजमा रहेका कुरीति, कुप्रथा, लैङ्गिक हिंसा, आत्महत्या निरुत्साहन सम्बन्धि सचेतनामूलक कार्यक्रम तथा लागु पदार्थ दुर्यवसन विरुद्ध कार्यक्रम सम्पन्न भएका छन् ।
१७. सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो सेवा प्रदान गर्न र सुशासन कायम गर्नका लागि गाउँपालिका, वडा कार्यालय र सामुदायिक माध्यमिक विद्यालयहरूमा विद्युतीय हाजिरी जडान गरी कार्यान्वयनमा ल्याइएको छ । इन्टरनेट सुविधा, गुनासो सुन्ने अधिकारी, सूचना अधिकारीको व्यवस्थाले जनतामा स्थानीय सरकार प्रति विश्वास बढेको महशुस गरेकोछु ।
१८. स्थानीय न्यायिक समितिले न्याय समितिमा आएका विवादहरूको मेलमिलापको माध्यमबाट मिलापत्र गराइ स्थानीय तहमै न्याय निरूपण गरेको छ ।
१९. गाउँपालिकाको कार्यालयमा इजलास कक्ष र मेलमिलाप कक्ष निर्माण भएकोछ ।
२०. गाउँपालिकाको सबै वडाहरूमा राजश्वको दायरामा नआएका व्यवसायीहरूलाई घुम्ती शिविर मार्फत व्यवसाय दर्ता, नवीकरण र राजश्व संकलन गरिएको छ ।
२१. सेवा प्रवाहलाई सूचना प्रविधि मैत्री बनाउनका निम्ती गाउँपालिका तथा सबै वडाहरूमा दर्ता चलानी तथा सिफारीस अनलाईन गराइएको छ ।
२२. कार्यालयको गतिविधिहरू नियमित रूपमा गाउँपालिकाको वेबसाईट, फेसबुक पेज लगायत सूचना पार्टी मार्फत सार्वजनिक गरिएकोछ ।

२३. प्रत्येक ३/३ महिनामा सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम कार्यालयबाट सम्पादन भएका गतिविधिहरू नियमित त्रैमासिक रूपमा स्वतः प्रकाशन गरिएकोछ ।

आदरणीय गाउँसभा सदस्यज्यूहरू,

अब म मल्लरानी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमती चाहन्छु ।

आर्थिक विकास

पशु सेवा तर्फ:

१. कृषकहरूमा रोजगारिका अवसर सृजना गरि आयस्तर बृद्धि गर्नको लागि नमुनाको रूपमा माछा पोखरी सुदृढीकरण कार्यक्रम संचालन गरिने छ ।
२. कृषकहरूले पाल्दै आएका पशुपन्छीहरूको उत्पादन र उत्पादकत्व बृद्धि गरि पशुपन्छी व्यवसायलाई आत्मनिर्भर गर्नको लागि पशुपंक्षी लाई आवश्यक पर्ने आहाराहरूमा जोड दिने कार्यक्रम संचालन गरिने छ ।
३. बिगत वर्षमा गठन भएका समुहहरूलाई सकृय रूपमा संचालन गर्नको लागि लागत साझेदारी, पकेट क्षेत्र विकास कार्यक्रम, एक स्थानीय तह एक उत्पादन कार्यक्रम अन्तर्गत आबद्ध भएका प्रत्येक समुहमा बाखा पालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गरिने छ ।
४. कृषकहरूले पालेका पशुपन्छीहरूलाई विभिन्न किसिमका खतरनाक रोगहरू बाट हुने क्षतिबाट सुरक्षित राख्न र रोग लागिसके पछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिने उपाय अबलम्बन गर्न विभिन्न खोप खरिद तथा भ्याक्सिनेटर नियुक्ति गरि कार्यक्रम संचालन गरिने छ ।
५. पशुहरूमा सुक्ष्म पोषक तत्वको कमिले हुने बाझोपन, दुध उत्पादनमा कमि, मेटाबोलिजम प्रोसेसमा कमि र शारिरीक संचालन प्रकृत्यामा आउने सुस्तता लाई प्रभावकारी बनाउन खनिज ढिक्का बितरण गर्ने कार्य संचालन गरिने छ ।
६. पशुपन्छीमा विभिन्न किसिमका रोग लागि पशु धनमा हुने क्षति लाई न्यूनिकरण गर्न नियमित रूपमा उपचार सेवा कार्यक्रम संचालन गरिने छ ।
७. पशुहरूमा गरिने कृत्रिम गर्भाधान सेवालाई निरन्तरता दिइनेछ ।
८. अण्डा उत्पादनको लागि कुखुरापालन व्यवसायलाई व्यवसायिकरण गरिनेछ ।

कृषि सेवा तर्फः

९. गाउँपालिकामा दर्ता भई संचालनमा रहेका कृषक समुह, कृषि तथा बहुउद्देश्यीय सहकारी र व्यक्तिगत फर्ममा आबद्ध कृषकहरूलाई समेटी मौसमी तथा बेमौसमी तरकारी खेती कार्यक्रम संचालनको लागि समुह सहकारी मार्फत मौसम अनुसारको बिउपल बितरण गरि तरकारी खेती उत्पादनलाई बढवा दिईनेछ ।
१०. खाद्यान्न उत्पादनको लागि उपयुक्त क्षेत्रमा खाद्यान्न बालीको बिउ उत्पादन गरि कृषकहरूसंग रहेको पुरानो बिउलाई प्रतिस्थापन गर्ने बाली उत्पादन स्तरमा वृद्धि गर्ने लक्ष्य लिइनेछ ।
११. परम्परागत खेती गरिरहेका कृषकहरूलाई लक्षित गरी मौसम र स्थान सुहाउँदो तालिम संचालन गरिनेछ । साथै कृषकहरूलाई आधुनिक प्रविधि संगै अगाडी बढाउन विभिन्न प्रविधि हस्तान्तरण गरिने छ ।
१२. पालिकामा रहेको उर्वर जमिन श्रमशक्ती र जङ्गली जनावरको कारण बाँझो रहेका जग्गाको पहिचान गरि त्यस्ता जग्गामा कम श्रमशक्ती र जङ्गली जनावरले नोक्सान नपुर्याउने खालका फलफुल खेतीलाई प्रोत्साहन गरि खेती कार्यलाई अगाडी बढाईने छ ।
१३. कृषकहरको पोषण सुधार र आय आर्जनको लागि मौसम अनुकूल च्याउको बिउ बितरण गरिने छ ।
१४. खेती गर्दा आईपर्ने मौसम जन्य रोग किराबाट बाली बचाउनको लागि वातावरण र उत्पादित बाली बस्तुलाई असर नगर्ने खालका जैविक र अजैविक बिषादी कृषकहरूको बालिमा देखिएका समस्याको आधारमा निशुल्क बितरण गरिने छ ।
१५. सिंचाई सुविधा रहेको जग्गामा मुख्य बाली उत्पादन पश्चात खाली रहेका जग्गाबाट थप उत्पादनको लागि छोटो अबधिमा उत्पादन हुने पोषण र वातावरणीय हिसाबले उपयुक्त बाली उत्पादनलाई प्राथमिकता दिईने छ ।
१६. पालिका भित्र रहेका कृषकहरूले गरेको उत्पादनलाई उपभोक्ता समक्ष सहज रूपले पुर्याउनको लागि खलंगामा रहेको हाट बजारलाई कृषि उपज संकलन केन्द्रको रूपमा विकास गरिने छ ।
१७. कृषकहरूले उत्पादन गरेका कृषि जन्य उत्पादित वस्तुहरूको बजारिकरणको लागि आवश्यक पहल तथा समन्वय गरिनेछ ।
१८. गाउँपालिका र प्रदेश सरकारको लागत साझेदारीमा कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी संचालन गरिएको स्मार्ट कृषि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१९. कृषि तथा पशुपालन कार्यक्रमलाई उद्यमशिलतासंग जोडी अन्य निकायसंगको साझेदारीमा कार्यक्रम संचालन गरिनेछ ।

पर्यटन:

२०. पालुकाथान, कुडुले गुफा, माटेचौर, कुखुरेगौडा, गोरखपुरे धुरी, स्यानीलेख, गिरीचौरको शिद्ध गुफा, सिरकोटको दुङ्गे बगैचा, दरभानेको चौर, माझपानी क्षेत्रलाइ पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ ।
२१. मल्लरानी पर्यटन प्रवर्द्धन गर्न वडा नं ४ स्थित मल्लरानी डाँडामा पर्यटन विकासको लागि हाल भइरहेको मल्लरानी पर्यटन मार्गको स्तरोन्नती गरि पर्यटकिय गन्तव्य स्थल बनाउनका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ । साथै मल्लरानीमा आउने पर्यटकलाइ बुकेनीको बुकीडाँडालाइ पर्यटकीय क्षेत्रको रूपमा विकास गरीने छ ।
२२. मल्लरानीमा पर्यटन प्रवर्द्धन गर्न निजि क्षेत्रले जिपलाईन सञ्चालनको कार्य अगाडी बढिरहेको छ भने अन्य पूर्वाधारका सरचना निर्माणका लागि आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
२३. खलंगा बजार क्षेत्रलाई सफा र सुन्दर पर्यटकीय क्षेत्रका रूपमा विकास गरीनेछ । साथै गाउँपालिका भित्रका स्थानीय लोक संस्कृति जगेर्ना तथा सांस्कृतिक सम्पदा एवं मठमन्दिरहरुको संरक्षण गर्दै पर्यटकिय गन्तव्यको रूपमा विकास गरीनेछ ।
२४. झाँक्रिस्थान मन्दिरलाइ धार्मिक पर्यटकिय स्थलको रूपमा विकास गर्न वृहत योजना तयार गरि कार्यान्वयन गरिनेछ ।
२५. वडा नं ४ भट्टाचौरमा पिकनिक स्पट र देशानी डाँडामा हिल पार्क निर्माण कार्यलाई निरन्तरता दिई पर्यटकिय गन्तव्यको रूपमा विकास गरिनेछ ।
२६. मल्लरानीलाइ पर्यटकिय क्षेत्रको रूपमा विकास गर्न जाति विशेषको पहिचान झल्कने संग्राहालय सम्बन्धित जाति सँग सहकार्य गरी निर्माण कार्य सुरुवात गरिनेछ ।
२७. होम स्टे सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार गरी तालिम सञ्चालन गरिनेछ ।

सहकारी:

२८. सहकारी संस्थाहरुको सुदृढिकरण विकास र पर्वर्द्धनको लागि नियमित अनुगमन नियमन र निरिक्षणको व्यवस्था मिलाइनेछ । सहकारी संघ संस्थाहरुसंग सहकार्य गरी उत्पादन मूलक व्यवसाय सञ्चालन गर्ने कार्य अघि बढाइनेछ ।
२९. सहकारी प्रवर्द्धन, सहकारी चेतना, सहकारीमा रहेको पुँजी परिचालन, सहकारी मार्फत लगानी अभिवृद्धि र सहकारी खेती प्रणाली लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
३०. सहकारी संस्थाहरुलाइ एक सहकारी एक उत्पादनको नितीसंग जोडिनेछ ।

सामाजिक विकास

स्वास्थ्य

३१. प्रत्येक नागरिकलाई स्वास्थ्य सम्बन्धि मौलिक हकको सुनिश्चितता गरिनेछ ।
३२. खलङ्गा प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने चिकित्सक सहितको सेवाको सुनिश्चितता गरिनेछ । साथै यसै आ.व. देखि वडा नं ३ को चौरपानी क्षेत्र र वडा नं ५ को कुमिकोट क्षेत्रबाट स्वास्थ्य सेवा सुचारु गर्ने आवश्यक व्यवस्था मिलाइनेछ ।
३३. सबै नागरिकहरूलाई स्वस्थ बनाई उत्पादकत्व अभिवृद्धि गर्न र सबल मानव निर्माण गर्न स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरिनेछ ।
३४. संस्थागत प्रसुती प्रबर्द्धनका लागि नव शिशुका लागि स्वास्थ्य सामग्रीहरू 'नवशिशु स्याहार उपहार कार्यक्रम'लाई निरन्तरता दिइनेछ ।
३५. मानसिक स्वास्थ्य, मुख, आँखा, नाक, कान, घाँटी तथा महिलाको पाठेघर सम्बन्धि सेवाको उपचार तथा सेवा बिस्तारलाई निरन्तरता दिइनेछ ।
३६. बाल तथा मातृ शिशु स्वास्थ्य सेवालाई निरन्तरता दिई पूर्ण गर्भ जाँच तथा संस्थागत प्रसुती सेवालाई विशेष जोड दिइनेछ ।
३७. विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई निरन्तरता दिई कुपोषण, रक्तअल्पता, परजीवि नियन्त्रण र व्यक्तिगत सरसफाई संग सम्बन्धित कार्यक्रम सञ्चालन गरिनेछ ।
३८. जेष्ठ नागरिकलाई लक्षित गरी 'जनतासँग स्वास्थ्यकर्मी कार्यक्रम' अन्तर्गत घरघरमा गई औषधि तथा उपचार कार्यक्रम प्रभावकारी रूपमा संचालनमा ल्याइनेछ ।
३९. नसर्ने रोग न्यूनिकरणका रोकथाम तथा स्वस्थ जीवनशैली अबलम्बन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
४०. महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
४१. गर्भवती महिलाहरूका लागि निःशुल्क क्याल्सियम, डेलिभरी प्याड तथा फोलिक एसिड चक्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
४२. गरिब, अति विपन्न, अपाङ्गता भएका व्यक्ति, असहाय तथा जटिल प्रसव अवस्थाका सुत्केरीहरूलाई विष्टिकृत सेवाका लागि प्रेषण गर्नु परेमा खर्च उपलब्ध गराइने छ ।
४३. एच.आई.भि. सक्रमित व्यक्तीको लागि पोषण तथा यातायात खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
४४. मानसिक स्वास्थ्य कार्यक्रम प्रभावकारी रूपमा संचालन तथा औषधि उपचारको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
४५. विपद तथा संक्रमण नियन्त्रणको व्यवस्थापनको लागि एकद्वार प्रणालीबाट गरिनेछ ।
४६. स्वास्थ्य सेवाको पहुँच स्थानीयतह सम्म पुर्याउन गाउँघर क्लिनिकलाई थप प्रभावकारी बनाउदै भौतिक पूर्वाधार थप गरिदै लगिनेछ ।
४७. पूर्ण खोप दीगोपनालाई स्थायित्व कायम गर्न खोप कार्यक्रमलाई विशेष जोड दिइनेछ ।

४८. सबै स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाको बिस्तार गरि सबै स्वास्थ्य संस्थाहरुलाई सुचिकृत गरिदै लगिनेछ ।
४९. स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सम्बन्धी तथ्यांकहरु सरल र सहज बनाउन स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको स्थलगत प्रशिक्षण गरिनेछ ।
५०. स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाइ निरन्तरता दिइनेछ ।
५१. मल्लरानी गाउँपालिका क्षेत्र भित्रबाट संचालन हुने गरी एम्बुलेन्स सेवाको सुनिश्चितता गरिनेछ ।
५२. जिरो होम डेलिभरी अभियानलाई सार्थक बनाउन सुत्केरी महिलाहरुका लागि स्वास्थ्य संस्था सम्म आउने जानको लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न प्रयत्न गरिनेछ ।
५३. विद्यालयका छात्राहरुका लागि निशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

बहुक्षेत्रीय पोषण कार्यक्रम

५४. बहुक्षेत्रीय पोषण कार्यक्रमको एकीकृत वार्षिक योजना तयार गरि दिगो विकासको लक्ष्य अनुरूप पाँच वर्ष मुनिका बालबालिकामा हुने पुङ्कोपनलाई सन् २०३० को अन्त्यमा १५ प्रतिशतमा झार्ने, ख्याउटेपनलाई घटाएर ४ प्रतिशतमा पुर्याउने, रक्तअल्पतालाई १० प्रतिशतमा झार्ने लक्ष्य प्राप्तीका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमलाई थप सुदृढीकरण गरिनेछ ।
५५. विपन्न वर्ग तथा सीमान्तकृत समुदायमा विशेष प्याकेजका कार्यक्रम सहित सबै वडालाई यसै आर्थिक वर्ष भित्र पोषणमैत्री स्थानीय शासन लागु गराउन प्रयत्न गरिनेछ ।
५६. शिशु तथा बाल्यकालिन पोषणमा स्तनपान, पूरक खाना, स्याहार सुसार सम्बन्धी बानी व्यवहार सरसफाई स्वच्छता खाद्य सुरक्षा संक्रमणको अवस्थामा समुचित उपचार जस्ता विषयहरुलाई एकीकृत रूपमा सम्बोधन गरी कार्यान्वयन गरिनेछ ।
५७. पोषण सम्बन्धी बाल अनुदानको प्रभावकारी उपयोगको सम्बन्धमा आमा तथा शिशु स्याहारकर्तालाई अभिमुखीकरण गरिनेछ ।
५८. नेपाल सरकारबाट वितरण भएको बाल पोषण भत्तालाई बाल्यकालिन शिशु आहारसँग आवद्ध गराइनेछ ।
५९. पोषण तथा खाद्य सुरक्षा समितिको गठन गर्नुका साथै, क्षमता बिकास गरिनेछ ।
६०. स्थानीय तह, वडा तथा स्वास्थ्य संस्थाहरुमा पोषण डेस्कको स्थापना गरिनेछ ।
६१. सुनौला हजार दिनका आमा तथा बच्चाहरुको पोषण अवस्था सुधारका लागि हजार दिन सम्म नियमित एक एक वटा अण्डा वितरण गरिनेछ ।
६२. व्यवसायिक योजनामा आधारित महिला सहकारी तथा समूहलाई उद्धमशीलता विकासको लागि शुरुवाती पूजी अनुदान प्रदान गरिनेछ ।

६३. उद्यमशिल सीप विकास तालिम मार्फत लैंगिक संवेदनशील संग सम्बन्धित कार्यक्रम सञ्चालनमा ल्याई पोषणलाई सम्बोधन गरिनेछ ।
६४. महिला सहकारी समिति तथा समूहमा आयआर्जन तथा पोषण सम्बन्धी तालिम संचालन गरिनेछ ।
६५. वृहत पोषण विशेष प्याकेज मार्फत महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा स्वास्थ्य समन्वयकर्ताको क्षमता अभिवृद्धि गरिनेछ ।
६६. बाल क्लवमार्फत पोषण तथा सरसफाई सचेतना अभियान संचालन गरिनेछ ।
६७. किशोरीहरुको नियमित विद्यालय सुनिश्चिता पोषण खानेपानी तथा सरसफाई सम्बन्धी किशोरी अभिभावक विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक बीच अन्तरक्रिया गरिनेछ ।

शिक्षा

६८. मल्लरानी गाउँपालिकाको गाउँ शिक्षा योजना निर्माण गरी शैक्षिक सुधारका लागि योजनाबद्ध रूपमा अगाडि बढिनेछ ।
६९. प्रारम्भिक बालबिकास शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनुका साथै आधारभूत तहलाई सिकाइको जगको रूपमा विकास गरिनेछ ।
७०. आधारभूत तह र माध्यमिक तहका विद्यार्थीलाई सिकाइ सहजिकरणका अतिरिक्त नेपाल स्काउट, जुनियर रेडक्रस सर्कल र खेलकुद लगाएतका अतिरिक्त क्रियाकलापमा सहभागी हुन उत्प्रेरित गरिनेछ ।
७१. माध्यमिक तह अन्तर्गत (कक्षा १०) सम्मको शिक्षालाई निशुल्क गराइ यसै आर्थिक वर्ष देखि लागू गरिनेछ ।
७२. विद्यालयलाई प्रदान गरिदै आएको शैक्षिक सहायता (गाउँपालिका शिक्षक अनुदान, बाल बिकास शिक्षक, विद्यालयमा लेखासंग सम्बन्धित काम गर्ने कर्मचारी, पुस्तकालय सहजकर्ता) को प्रोत्साहन रकममा वृद्धि गरि शैक्षिक सुधारका लागि थप हौसला प्रदान गरिनेछ ।
७३. शैक्षिक क्षेत्रको गुणस्तरीयता कायम गर्न र नतिजा उन्मुख शैक्षिक क्रियाकलाप संचालन गरिनेछ साथै विद्यालय अनुगमनलाई प्रभावकारी बनाइनेछ ।
७४. मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिहरु, कार्यरत कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी, बालबिकास शिक्षक र विद्यालय व्यवस्थापन समिति सदस्यका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराउन अभिप्रेरित गर्ने कामलाइ निरन्तरता दिइनेछ ।
७५. विद्यालय उमेर समूहका बालबालिकाको भर्नामा पहुँचको सुनिश्चितता गर्दै सिकाइ उपलब्धिमा क्रमिक रूपमा सुधार गर्न प्रविधिमैत्री विद्यालय कार्यक्रमलाई विस्तार गरिनेछ ।

७६. गाउँपालिकाका सामुदायिक विद्यालयहरूका शिक्षकहरूको पेशागत विकासमा सहयोग गरि विद्यार्थीको सिकाइ प्रति जवाफदेही बनाइनेछ सोका लागि विद्यालयका प्रधानाध्यापकहरू संग कार्यसम्पादन सम्झौता गरिनेछ ।
७७. विद्यालयको लेखा प्रणालीलाई व्यवस्थित बनाउन विद्यालय लेखा संग सम्बन्धित काम गर्ने कर्मचारीको क्षमता बिकास गरिनेछ ।
७८. सामुदायिक तथा संस्थागत विद्यालयहरूका असल अभ्यासलाई सम्मिलित गर्दै संस्थागत विद्यालयहरूको प्रभावकारी नियमन गरिनेछ ।
७९. विद्यालय अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण प्रक्रियालाई प्रभावकारी बनाई प्राविधिक सहायता प्रदान गर्न रोष्टर समूह परिचालन गरिनेछ ।
८०. सूचना तथा सञ्चार प्रविधिलाई शिक्षा प्रणालीको अभिन्न अंगको रूपमा एकिकृत गर्दै शिक्षण सिकाई प्रक्रियालाई सूचना प्रविधिमैत्री बनाइनेछ ।
८१. विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप सञ्चालनका माध्यमबाट बालबालिकाहरूको प्रतिभा पहिचान गर्दै प्रतिभाको उजागर गर्ने कार्यमा जोड दिइनेछ ।
८२. आधारभूत तहको परीक्षालाई स्तरीकृत गरिनेछ ।
८३. स्थानीय पाठ्यक्रमलाई आधारभूत तह कक्षा ८ सम्म क्रमिक रूपमा विस्तार गरिनेछ । साथै कक्षा १-८ को स्थानीय सन्दर्भ पुस्तक कार्यपुस्तक तयार गरिनेछ ।
८४. प्रधानाध्यापक बैठकमा विद्यालयका शैक्षिक, भौतिक र व्यवस्थापकिय पक्षसंग सम्बन्धित गतिविधि आदान प्रदान गरि कुनै विद्यालयमा भएका असल अभ्यासहरू अन्य विद्यालयमा लागु गर्न उत्प्रेरित गरिनेछ ।
८५. मल्लरानी गाउँपालिका भित्र कार्यरत महिला शिक्षक सुत्केरी भएमा प्रसुती स्याहार भत्ताको व्यवस्था मिलाइनेछ ।
८६. कक्षा १ देखि ६ कक्षा सम्मका विद्यार्थीहरूका लागि दिवा खाजा तोकिएको पोषण गुणस्तरमा खुवाउन विद्यालयले सुनिश्चितता गराइनेछ ।
८७. विद्यालयको प्रशासकीय सुधार सहित जनसहभागिता, सरोकारवालाहरूको प्रतिनिधित्व, अपनत्व र उत्तरदायित्व प्रवर्द्धन गर्न सहभागितामूलक संयन्त्र निर्माण गरी शैक्षिक सुशासन कायम गरिनेछ ।
८८. शैक्षिक पूर्वाधार निर्माण गर्दा विपद प्रति सम्बेदनशिल, अपांग मैत्री र बालबालिका मैत्री हुने गरी निर्माण गरिनेछ ।
८९. युवा वर्गलाई लक्षित गरी खेलकुदको माध्यमबाट युवाहरूको प्रतिभा पहिचान गर्न विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिनेछ ।
९०. आम नागरिकको स्वास्थ्य तथा शारिरिक अवस्थालाई मध्यनजर गरी खलङ्गा बजार क्षेत्रमा व्यायामशाला निर्माण गरीनेछ ।

खानेपानी तथा सरसफाई:

९१. प्रत्येक नागरीकलाई स्वच्छ पिउनेपानी उपलब्ध गराउन संघ र प्रदेश सरकार संगको सहकार्यमा खानेपानी योजनाहरूको निर्माण कार्यलाई जोड दिइनेछ ।
९२. खानेपानी, स्वच्छता तथा सरसफाइ (वास) योजना अनुसार प्राथमिकताका आधारमा सम्पूर्ण वडा र बस्ति समेट्ने गरी एक घर एक धारा को नीतिलाई कार्यान्वयन गर्दै लगिनेछ ।
९३. गाउँपालिका क्षेत्र भित्र संचालनमा रहेका खानेपानी योजनाहरूलाई दीगो रूपमा संचालन गर्नका लागि खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिहरूलाई खानेपानी मर्मत संभार तथा व्यवस्थापन सम्बन्धी तालिमको व्यवस्था गरिनेछ ।
९४. खानेपानी योजनाको नियमित मर्मत सम्भारको लागि सम्बन्धित उपभोक्ता समितिलाई जवाफदेहि बनाइनेछ ।
९५. गाउँपालिका भित्र संचालनमा रहेका लिफ्ट खानेपानी आयोजनामा आउने विद्युत महसुल खर्चको ५० प्रतिशत गाउँपालिकाबाट व्यहोर्ने व्यवस्था मिलाइनेछ भने खानेपानी उपभोक्ता समितिले आम उपभोक्ताबाट लिने मासिक शुल्कको दर घटाउने सुनिश्चित गरिनेछ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण:

९६. महिला तथा बालबालिका उपर हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सबै वडाहरूमा अभियानमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
९७. पालिकामा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, एकल महिला, दलित, आदिवासी जनजाती, पछाडी परेका वर्ग तथा समुदायको आर्थिक तथा सामाजिक सशक्तिकरणका कार्यक्रममा जोड दिइनेछ ।
९८. हिंसा पिडित महिला तथा किशोरीहरूको सुरक्षा, उद्धार तथा पुर्नस्थापनाका लागि सरोकारवाला निकायहरूसंगको समन्वय र सहकार्यमा हिंसा पिडित महिला तथा किशोरी अल्पकालिन सेवा केन्द्र सञ्चालन कार्यलाई निरन्तरता दिइनेछ ।
९९. लक्षित वर्ग संग सम्बन्धित गरिएका सन्धी, महासन्धीहरूको पालना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूलाई प्रभावकारी रूपमा मनाइनेछ ।
१००. महिलाहरूको संस्थागत विकासका कार्यलाई अगाडी बढाउनका लागि प्रत्येक वडामा वडा स्तरीय महिला समिति गठन गरी क्रियाशिल बनाइनेछ साथै क्षमता विकासमा जोड दिइनेछ ।
१०१. “हाम्रा बालबालिका हाम्रो भविष्य” भन्ने मान्यता अनुसार बालमैत्री शासन पद्धति अनुरूप बालमैत्री स्थानीय वडा समितिको गठन र परिचालनमा जोड दिनुका साथै बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा र शोषण निषेधको नीतिलाई निरन्तरता दिइनेछ ।
१०२. बालबालिकाको सर्वाङ्गिक विकासका लागि बिद्यालय तथा वडा स्तरमा बालक्लव, किशोरी क्लव एंवम पालिका स्तरमा बालसञ्जाल गठन, पुर्नगठन तथा परिचालन गरिनेछ । साथै

किशोरीहरूको आत्मबल बढाउन र सुरक्षा क्षमता वृद्धि गर्न आत्मरक्षा तालिम क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

१०३. बालविवाह अन्त्यका लागि बाल संजाललाइ परिचालन गरिनेछ ।

१०४. अपाङ्गता भएका ब्यक्तिहरूको पहिचान र अधिकारलाई सुनिश्चित गर्दै अपाङ्गता परिचय पत्र वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

१०५. अपाङ्गता भएका ब्यक्तिहरूका लागि समुदायमा आधारित पुर्नस्थापना (सि.वि.आर) कार्यक्रम सञ्चालन गरिनेछ ।

१०६. ज्येष्ठ नागरिकहरूको ज्ञान, सीप र अनुभवलाई पालिका क्षेत्रको विकासमा प्रयोग गर्न ज्येष्ठ नागरिक सञ्जाल तथा ज्येष्ठ नागरिक कल्याण व्यवस्थापन समिति मार्फत ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ ।

१०७. ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने किसिमका कार्यक्रमहरू तथा स्वास्थ्य सुरक्षा अन्तर्गत निशुल्क आँखा शिविर सञ्चालन गरिनेछ ।

रोजगार सेवा तर्फ:

१०८. सीपयुक्त र दक्ष श्रमिकहरूको अभावलाई सम्बोधन गर्न आवश्यकता अनुसार तालिमहरू संचालन गरिनेछ ।

१०९. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीपयुक्त दक्ष जनशक्ति, रोजगारीको क्षेत्र र रोजगार सम्बन्धि अन्य कार्यक्रमसँग आबद्ध गरी यथार्थ उत्पादनमुलक रोजगारी सिर्जना गर्न बेरोजगार लक्षित अभियानको रूपमा कार्यान्वयन गरिनेछ ।

११०. मल्लरानी गाउँपालिका अन्तर्गत संचालन हुने विकास निर्माणका कार्यहरूमा रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगार व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ ।

पूर्वाधार विकास तर्फ

सडक तथा पुल:

१११. गाउँपालिका क्षेत्र भित्रका नियमित सुचारु हुने सडकहरूमा सडक मर्मत सम्भारकर्ता (लेन्थ वर्कर) को व्यवस्था गरी सवारी आवागमनलाइ नियमित सुचारु गरिनेछ ।

११२. गाउँपालिकामा गरिएका पूर्वाधार विकासका भौतिक संरचनाको दीगो व्यवस्थापनका लागि पाँच लाख भन्दा माथिका आयोजनाहरूमा मर्मत संभार कोषमा ५ प्रतिशत रकम जम्मा गर्ने नीति लिइदै आएकोछ र उक्त संरचना सोही कोषमा भएको रकमबाट मर्मत सम्भार गरिनेछ ।

११३. गाउँपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं १ को वडा कार्यालय भवन निर्माण गरिनेछ ।

११४. श्रममुलक कार्यलाई प्रवर्द्धन गर्न वडाहरूमा कम्तिमा एकवटा योजना श्रममुलक हुने गरी निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।

११५. यातायात गुरु योजना निर्माण गरी सडकहरुको प्राथमिकिकरण गर्ने र सोही आधारमा सडकको स्तरोन्नति गर्दै लगिनेछ ।
११६. ठूला योजनाहरुको गुणस्तर कायम गर्न सुपरभाइजरको व्यवस्था गरिनेछ ।
११७. विज्ञहरुसंगको समन्वय र सहयोगमा आयोजना बैंक निर्माण गरी कार्यान्वय गरिनेछ ।
११८. निर्माण कार्यमा गुणस्तर कायम गर्न अनुगमन कार्यलाई प्रभावकारी बनाउनका लागि सूचक सहितको कार्यविधि तयार गरी पूर्वाधारका योजना र कार्यक्रमहरुमा संचालन गर्नु पूर्व, संचालन हुँदै गर्दा र सम्पन्न भए पश्चात तीन चरणको अनुगमन गरिनेछ ।

सिंचाइ:

११९. गाउँपालिका भित्रका विभिन्न सिंचाई कुलो तथा बाँधहरुमा तारजाली लगाउने कार्य सम्बन्धित क्षेत्रका उपभोक्ताहरुसंगको सहकार्यमा अघि बढाइनेछ ।
१२०. सिंचाइको अभावमा बाँझो रहेका खेतियोग्य जमिनमा सिंचाइको पहुँच पुर्याइ कृषि उत्पादन बढाउन सहयोग पुर्याइनेछ ।

उर्जा:

१२१. पालिकाका थप बजार क्षेत्रमा सडक वत्ती विस्तारमा जोड दिइनुका साथै गाउँपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा सौर्य उर्जा प्रविधि जडानलाई निरन्तरता दिइनेछ ।
१२२. विद्युतको पहुँच नपुगेको वस्तीमा विद्युतीकरणको कार्य विस्तार गर्न पहल गरिनेछ ।

सञ्चार:

१२३. जनता सु-सुचित हुन पाउने सूचनाको हकको प्रत्याभूति गर्न कार्यालयबाट सम्पादित कार्यक्रमहरुको सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, चौमासिक सार्वजनिकरण गर्ने कार्यलाई मिडिया सहकार्य गरि सूचना प्रवाह गरिनेछ ।
१२४. गाउँपालिकाबाट प्रकाशन हुने सूचनाहरु स्थानीय संचार माध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने नीति लिईनेछ ।
१२५. गाउँपालिका भित्र मोबाइल नेटवर्किङमा समस्या भएको ठाउँहरुमा नेपाल टेलिकम संग सहकार्य गरी टावर राख्न पहल गरिनेछ ।

व्यवस्थित शहरीकरण तर्फ

१२६. व्यवस्थित शहरीकरणका लागि भवन निर्माण संहिता तयार गरी लागू गरिने छ । बजार क्षेत्रभित्र जथाभावि सडक अवरोध हुने गरी निर्माण भएका टहरा, पशुचौपाया तथा निर्माण सामाग्री राख्ने जस्ता कार्यलाई निरुत्साहित गरिनेछ ।
१२७. सार्वजनिक खरीद प्रणालिलाई प्रतिस्पर्धी, पारदर्शी र गुणस्तरीय बनाउदै लगिनेछ । उपभोक्ता समितिवाट गर्ने कार्यहरु कानून वमोजिम गठन भएका लाभग्राही समुह,

सामुदायिक संस्था (समुदाय स्तरका सहकारी संस्था, टोल विकास संस्था, आमा समुह, कृषि समुह,) मार्फत कार्य संचालन गरिनेछ र उपभोक्ता समिति र यस्ता संस्थाहरुको क्षमता विकासका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

वन वातावरण तथा विपद् व्यवस्थापन

१२८. पर्यावरणीय सन्तुलन कायम गर्न सामुदायिक वन उपभोक्ता समितिसँग सहकार्य गरि उपयुक्त स्थानहरुमा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१२९. जडिबुटी, फलफूल, दालचिनी, अमला, पाखनवेद, मालागिरी, ओखर, टिमुर जस्ता बहुउपयोगी बोट विरुवालाई वृक्षारोपण कार्यक्रम संघ र प्रदेश सरकार संग समन्वय गरी निरन्तरता दिइनेछ ।
१३०. वातावरण संरक्षणको लागि ठूला सडक आयोजनाहरुमा वायो इन्जिनियरिङको कार्यलाई अनिवार्य गरीनेछ ।
१३१. वन डढेलो, वातावरण संरक्षण विपद् व्यवस्थापन र फोहरमैला व्यवस्थापन सम्बन्धि सचेतनामूलक कार्यक्रम संचार माध्यमको सहकार्यमा संचालन गरिनेछ ।
१३२. सार्वजनिक स्थलमा हरियाली प्रबर्द्धन कार्यक्रम संचालन गरिनेछ ।
१३३. मागको आधारमा वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।

जलाधार संरक्षण

१३४. गाउँपालिका भित्रका जलाधारहरुको पहिचान गरी संरक्षण गरिनेछ ।
१३५. जलाधार क्षेत्रको संरक्षणका लागि प्रत्येक वडामा रिजार्ज पोखरी निर्माण गरिनेछ ।

जलवायु परिवर्तन

१३६. विकास योजना संचालन गर्दा अवस्था पहिचान गरि विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय परिक्षण गरिने अभ्यासहरुलाई निरन्तरता दिइनेछ ।
१३७. स्थानीय स्तरमा रहेका पानीका मुहान संरक्षण गरी जलवायु परिवर्तनबाट हुने प्रभावलाई न्यूनीकरण गर्न सहयोग पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
१३८. वातावरणमैत्री विकास पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।

फोहोरमैला व्यवस्थापन:

१३९. फोहोरमैला व्यवस्थापन गर्नको लागि घर तथा सार्वजनिक स्थलबाट उत्पादन हुने फोहोर जन्य वस्तुहरुको पहिचान गरी फोहोरको प्रकृति छुट्याइ संकलन गर्न प्रोत्साहन गर्ने र सो को व्यवस्थापन गाउँपालिकाले गर्ने सुनिश्चित गरिनेछ ।
१४०. फोहोरमैला व्यवस्थापन स्थलको खोजी तथा पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
१४१. फोहोरमैला व्यवस्थापनको लागि सहकारी संस्था, गैर सरकारी संस्था र टोल विकास संस्थाहरु संग समन्वय गरि कार्यक्रम संचालन गरिनेछ ।

१४२. अन्तर स्थानीय तहबीच समन्वय गर्दै फोहोर मैलाको उचित व्यवस्थापनको लागि दीर्घकालीन योजना निर्माण गरिनेछ र आगामि वर्षहरुमा फोहोरमैलालाई वैकल्पिक आम्दानीका रूपमा विकास गरिनेछ ।

प्रकोप नियन्त्रण तथा विपद् व्यवस्थापन:

१४३. गाउँपालिका भित्र रहेका विपदका सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरि विपद न्यूनिकरण तथा व्यवस्थापनको लागि मल्लरानी गाउँपालिकाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना को आधारमा आवश्यक पूर्वतयारी गरिनेछ ।

१४४. गाउँपालिका तथा वडा स्तरिय विपद् व्यवस्थापन समितिको सक्रिय परिचालनको लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिनेछ ।

सुशासन तथा संस्थागत विकास

मानव संशाधन विकास संस्थागत क्षमता विकास

१४५. मल्लरानी गाउँपालिकाको क्षमता विकास योजनाको आधारमा कर्मचारीहरुको क्षमता विकास गर्नुको साथै कार्यक्षमता र कार्यकुशलताका आधारमा प्रोत्साहन तथा पुरस्कृत गरिनेछ । गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतसँग र प्रमुख प्रशासकीय अधिकृतले शाखा प्रमुखसँग र वडा सचिवसँग कार्यसम्पादन सम्झौता गरि कार्य सम्पादनलाई व्यवस्थित बनाईनेछ ।

१४६. वडा तथा गाउँपालिका स्तरीय दश लाख भन्दा माथिका भौतिक पूर्वाधार लगायत विकास निर्माणका कार्यहरु सार्वजनिक खरिद ऐन नियमावली बमोजिम सार्वजनिक सूचना आव्हान गरी खुला प्रतिस्पर्धा वा उपभोक्ता समिति मार्फत गर्ने गरी अगाडी बढाइनेछ । यस्तो सूचना आर्थिक वर्ष २०७९।०८० को पहिलो चौमासिक भित्र प्रकाशन गर्ने गरी तय गरिने छ ।

१४७. आर्थिक वर्षको अन्त्यमा आएर नयाँ योजना स्वीकृत गरी संचालन गर्ने पद्धतिको अन्त्य गरिनेछ साथै वडा तथा गाउँपालिकास्तरीय योजना संचालन गर्दा उपभोक्ताको वढी लागत साझेदारी हुने योजनालाई पहिलो प्राथमिकतामा राखिनेछ र उपभोक्ता समितिबाट हुने काम जटिल अवस्थाको बाहेक श्रममूलक प्रविधिमा जोड दिइनेछ, यसले आन्तरिक रोजगारीमा टेवा पुग्नेछ ।

१४८. अनुगमन कार्यलाई प्रभावकारी बनाउन अनुगमन कार्ययोजना र सूचक सहितको अनुगमन सम्बन्धी कार्यविधी निर्माण गरिने छ । पालिकाभित्र संचालन तथा व्यवस्थापन हुने भौतिक पूर्वाधार विकासका योजनाहरुमा गुणस्तरीयता र लागत प्रभावकारिता कायम

गर्न र त्यस्ता योजनाको अन्तिम किस्ता भुक्तानी गर्दा अनुगमन, प्रतिवेदन र सार्वजनिक सुनुवाइ तथा सामाजिक परिक्षण गराइनेछ ।

१४९. नेपाल सरकार र प्रदेश सरकारबाट छनौट संचालन र व्यवस्थापन भएका योजनामा दोहोरोपना आउन नदिने गरी योजना छनौट गरिनेछ, साथै यस्ता योजनाहरू तोकिएको समयभित्र तोकिएको गुणस्तर परिमाण र लागतमा संचालन तथा व्यवस्थापन गर्न गाउँपालिकाबाट उचित समन्वयात्मक कार्य गरिनेछ ।

१५०. गाउँपालिकामा संचालन हुने कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ, सामाजिक परिक्षण, प्रगति समिक्षा, समन्वय बैठक जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

१५१. गाउँपालिकाको बेरूजुहरूको अभिलेखीकरण तथा सम्परिक्षण गरि प्रतिवेदन तयार गर्ने कार्यलाई निरन्तरता दिँदै गत दुइ आ.व को शुन्य बेरूजु जस्तै कायम गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।

१५२. भुक्तानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन अनिवार्य रूपमा EFT (विद्युतीय भुक्तानी प्रणाली) लागु गरिनेछ ।

सूचना प्रविधि तर्फ:

१५३. गाउँपालिका तथा सवै वडा कार्यालयमा लागू गरिएको अनलाइन राजश्व प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाइनेछ । राजश्व प्रशासनलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन कर्मचारीहरूका लागि थप तालिमका साथै प्रविधि सुधार तथा क्षमता विकासमा लगानीलाई निरन्तरता दिइनेछ ।

१५४. गाउँपालिकाबाट सम्पादन गरिएका क्रियाकलाप समेटी प्रत्येक ३।३ महिनामा पालिका बुलेटिन सहित क्रियाशिल पत्रकारहरू बीचमा आम संचार अन्तरसम्वाद कार्यक्रम संचालन गरिनेछ ।

१५५. गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक स्थानमा फ्रि वाईफाई जोन बनाउन पहल गरिनेछ ।

१५६. गाउँपालिकाले सञ्चालन गरेको सूचना प्रविधि प्रणालीलाई अनिवार्य रूपमा मापदण्ड बनाई अवलम्बन गरिनेछ ।

१५७. डिजिटल प्रोफाईलमा समावेश भएका घरधुरीहरूमा डिजिटल नम्बर सहितको घर नं बोर्ड राखिनेछ ।

१५८. सूचना प्रविधिको बढ्दो प्रयोग संगै नयाँ प्रविधि सम्बन्धी जानकारी र सूचना प्रविधिको प्रयोगलाई बढाउन क्षमता विकास तालिम सञ्चालन गरिनेछ ।

१५९. नियमित सेवा प्रवाहमा सहजता ल्याउन सूचना प्रविधि संग सम्बन्धित सामग्री तथा उपकरणको बैकल्पिक व्यवस्था गरिनेछ साथै अर्थिडको व्यवस्था गरिनेछ।
१६०. सबै विद्यालयमा ईन्टरनेट जडान गरी सूचना प्रविधि मैत्री बनाउन जोड दिइनेछ।

राजस्व तर्फ:

१६१. राजस्व प्रशासन सँग सम्बन्धित कर्मचारी तथा पदाधिकारीहरूका लागि तालिम तथा सम्बन्धित विषयमा भ्रमणको व्यवस्था मिलाइनेछ।
१६२. विभिन्न संचार माध्यमबाट कर संकलनका लागि चेतनामूलक प्रचारप्रसार गर्न जोड दिइनेछ।
१६३. करदाताले तिर्ने करबारे एसएमएस लगायतका प्रभावकारी माध्यमबाट जानकारी गराउने तर्फ व्यवस्था मिलाइनेछ।
१६४. कर नीतिमा ढिलो कर तिर्नेलाई बिलम्ब शुल्क लगायत दण्डको व्यवस्था र नियमित तथा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ।
१६५. कर उठाउने टोली खटाई व्यवसाय दर्ता, नविकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
१६६. राजस्व सुधार कार्ययोजना कार्यान्वयन गरिनेछ।
१६७. आर्थिक ऐनमा रहेका व्यवहारिक नदेखिएका र लागू नहुने प्रावधानहरूलाई समसामयिक बनाइनेछ।
१६८. आवश्यकता अनुसार राजस्वका संकलन क्षेत्रमा अनुगमन गर्ने व्यवस्था मिलाइनेछ।

न्यायिक समिति:

१६९. गाउँबासीको न्यायमा पहुँच स्थापित गर्न सहज कानुनी उपचारको व्यवस्थालाई निरन्तरता दिइनेछ।
१७०. न्यायिक समिति र मातहतका मेलमिलाप कर्ताहरूको क्षमता अभिवृद्धि गर्दै न्याय सम्पादनको कार्यलाई प्रभावकारी बनाउन जोड दिइनेछ।
१७१. गाउँपालिकाका सबै वडा र मेलमिलाप केन्द्रबाट बिवादलाई समाधान गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ।
१७२. गाउँपालिकाको मेलमिलाप कक्ष बाट न्याय निरूपण कार्य गरिनेछ।
१७३. गाउँपालिका भित्र रहेका न्याय संग सम्बन्धित सरोकारवालाहरू संग अन्तरक्रिया, छलफल कार्य गरिनेछ।

उद्यमशीलता विकास:

१७४. गरिवी न्यूनीकरणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत आयआर्जन अभिवृद्धि गर्न उद्यमी छनौट , सिप विकास तालिम र व्यवसायिक प्रवर्द्धन गर्ने कार्यक्रम व्यवहारिक रूपमा कार्यान्वयन हुने गरी सञ्चालन गरिनेछ ।

भूमिहिन सुकुम्बासी पहिचान तथा व्यवस्थापन :

१७५. भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासका प्रयासहरूलाई व्यवस्थित गराउन संघीय भूमी व्यवस्था आयोग तथा जिल्ला भूमि व्यवस्थापन समितिसंग सहकार्य गरिनेछ ।

सहकार्य तथा समन्वय:

१७६. नवीनतम विकासका सिकाइहरू आदान प्रदानको लागि अन्तर स्थानीय तहको सहकार्य र समन्वयलाई प्रगाढ गराउन अन्तरक्रिया, छलफल, भ्रमण कार्य गरिनेछ ।

१७७. गाउँपालिकाबाट संचालन भएका ठूला योजनाहरूको अनुगमनमा जिल्ला समन्वय समिति र पत्रकारहरूलाई समेत सहभागि गराइ पृष्ठपोषण लिने र समन्वयको कार्यलाई अघि बढाउने कार्यलाई निरन्तरता दिइनेछ ।

१७८. चुँजाठाटी बजार क्षेत्रमा वित्तीय क्षेत्रको उपस्थिति गराउन बैंक संग समन्वय गरी बैंकिङ्ग सेवा प्रवाहको व्यवस्था मिलाइनेछ ।

गाउँसभाका सदस्यज्यूहरू,

अन्तमा मल्लरानी गाउँपालिकालाई जनचाहना अनुरूपका विकासका गतिविधि संचालन गर्न जोड दिइनेछ । गाउँपालिकाबाट प्रदान गरिने सेवालाई सूचना प्रविधिमैत्री चुस्त, पारदर्शी ढङ्गले सेवा प्रदान गरिनेछ । आम गाउँवासीका गुनासाहरूलाई यथासम्भव सम्बोधन गरिनेछ । साथै गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउन नेपाल सरकार, प्रदेश सरकार, आम मल्लरानीवासी, विकास साझेदार, निजी क्षेत्र, सहकारी संस्था, गैरसरकारी संस्था, संचार जगत, कर्मचारी वर्गहरूमा हार्दिक अपिल गर्दछु । साथै नीति तथा कार्यक्रम तर्जुमा महत्वपूर्ण सल्लाह सुझाव तथा सहयोग पुर्याउने सबै जनप्रतिनिधि ज्यूहरू, सम्पूर्ण राजनितिक दलहरू, सरोकारवालाहरू र मल्लरानी गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्दै प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा सम्पूर्ण पक्षको साथ र सहयोग प्राप्त हुनेमा विश्वस्त छु ।

धन्यवाद ।

कृष्ण बहादुर खड्का
अध्यक्ष

गाउँसभामा पेश गरेको र स्वीकृत भएको मिति: २०७९/०३/०८